




नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०७९



(आर्थिक वर्ष २०७९/०८०)



नमोबुद्ध नगरपालिका
नगरपालिकाको कार्यालय

भकण्डेबेशी, काभ्रेपलाञ्चोक
बागमती प्रदेश, नेपाल
२०७९

नगर सभामा पेश भएको मिति: २०७९/०३/१०

नगर सभाबाट स्वीकृत मिति: २०७९/०३/२७

नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०७९

नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक।

प्रस्तावना:

नमोबुद्ध नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा ९२० बमोजिम नमोबुद्ध नगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “नमोबुद्ध नगरपालिकाको विनियोजन ऐन, २०७९” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७९ /०८० को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७९/०७९ को निमित्त नगरकार्यपालिका र अन्तर्गतका वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालू खर्च, पूँजिगत खर्च र अन्य रकम समेत गरी जम्मा रकम रु. ७४,४८,४५,९९७.०९ (७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपिया) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

३. विनियोजन: (१) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७९/०८० को निमित्त नमोबुद्ध नगरपालिकानगर कार्यपालिको कार्यालय र अन्तर्गतका वडा समितिको कार्यालय तथा विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका र अन्तर्गतका वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र

कुनैमा अपुगहुने देखि नआएमा प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसँग परामर्श गरी बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ। यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिनेछ। पूँजिगतखर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन। तर चालू तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा वा योजनाको नाम परिवर्तन गर्न परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ। तर आयोजनाको नाम परिवर्तनका लागि प्रस्ताव प्राप्त भएमा नगर कार्यपालिकाको बैठकले औचित्य हेरी नाम परिवर्तन गरी आगामी नगरसभाबाट अनुमोदन गराउने छ ।

अनुसूचि-१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

